

# Lev

## Chapter 14

Nepali Interlinear

Reference: Nepali ERV

וַיְדַבֵּר רַב־בְּלִטְּוֹתָיו 1  
परमप्रभुले र-बोल्नुभयो  
וְהָיָה לְפָנָיו  
परमप्रभुले (चिन्ह)  
אַל-  
(चिन्ह)  
מִשָּׁה  
मोशालाई  
לְאֹמַר:  
भन्नुभयो  
H1696 H3068 H0413 H4872 H0559

परमप्रभुले मोशालाई भन्नुभयो,

וְאֵת הַתְּהִיָּה הַזֶּה תִּנְיָן 2  
यो हुनेछ  
תּוֹרַת הַמִּצְוֹת  
नियम कुष्ठरोगीको  
בֵּינָם  
दिनमा  
טְהַרְתֶּם  
उसको-शुद्धिकरणको  
אַל-  
तिर  
וְהוֹבֵא  
र-ल्याइनेछ  
הַכֹּהֵן:  
पुजारीको  
H2063 H1961 H8451 H6879 H3117 H0935 H0413 H3548

“जब एक जना मानिस चर्मरोगबाट निको हुन्छ, उसले शुद्ध हुनको निम्ति यी नियमहरू पालन गर्नु पर्छ।

וַיִּצְאֵהוּ מִבַּיִת  
र-बाहिर-जानेछ  
הַכֹּהֵן  
पुजारी  
אַל-  
तिर  
מִחוּץ  
बाहिर  
לְמַחֲנֵה  
छाउनीको  
וְרֹאֵה  
र-हेनेछ  
הַכֹּהֵן  
पुजारीले  
וְהִנֵּה  
र-हेर्नुहोस्  
נִרְפָּא  
निको-भएको-छ  
גִּנְעַת-  
रोग  
הַצָּרְעַת  
कुष्ठरोगको  
H3318 H3548 H0413 H2351 H4264 H7200 H3548 H2009 H7495 H5061 H6883

מִן הַצָּרְעָה  
बाट कुष्ठरोगी  
H6879

“पूजाहारीले पाल बाहिर त्यो मानिस भएको ठाउँमा गएर जाँच गर्नु अनि त्यो चर्मरोग लागेको मानिस निको भएको पाए पूजाहारीले

וְצִוָּהוּ  
र-आज्ञा-दिनेछ  
הַכֹּהֵן  
पुजारीले  
וְלָקַח  
र-लिनेछ  
לְמַטְהַר  
शुद्धिकरण-गर्नेको-लागि  
שְׂחִי-  
दुईवटा  
צִפְרִים  
चराहरू  
חַיִּים  
जीवित  
טְהַרְתֶּם  
शुद्ध  
וְעַן  
र-काठ  
אֵרָא  
देवदारको  
H6680 H3548 H3947 H2891 H8147 H6833 H2889 H6086 H0730

וְשָׂנִי  
र-सिन्दूरे  
תּוֹלַעַת  
कीराको  
וְאַזָּב:  
र-हिसोप  
H8144 H0231

उसलाई शुद्ध गराउनुको निम्ति दुइवटा शुद्ध चरा, एक टुक्वा सल्लाको काठ, अलिकति रातो धागो र हिसप ल्याउने आदेश दिऊन्।

וְצִוָּהוּ  
र-आज्ञा-दिनेछ  
הַכֹּהֵן  
पुजारीले  
וְשָׂחַט  
र-मार्नेछ  
אֶת-  
(चिन्ह)  
הַצִּפּוֹר  
चरा  
עֵץ  
एउटा  
הָאֵתָה  
माथि  
אֵל-  
माथि  
כְּלִי-  
माटोको-भाँडोमा  
קִרְשׁ  
माटोको  
עַל-  
माथि  
מַיִם  
पानी  
H6680 H3548 H0853 H6833 H0853 H0259 H0413 H3627 H2789 H4325

קַיִים:  
बग्ने  
H0853

त्यसपछि पूजाहारीले ती दुइवटा मध्ये एउटा चरालाई माटोको भाँडामा भएको ताजा पानीमाथि मार्ने आज्ञा दिऊन्।

אֶת-  
(चिन्ह)  
הַצִּפּוֹר  
चरा  
הַחַיִּים  
जीवित  
יָקַח  
लिनेछ  
אֶת-  
त्यसलाई  
וְאֶת-  
र  
עֵץ  
काठ  
הָאֵתָה  
देवदारको  
וְאֶת-  
र  
שְׂנִי  
सिन्दूरे  
הַתּוֹלַעַת  
कीराको  
וְאֶת-  
र  
H0853 H6833 H3947 H0853 H0853 H6086 H0730 H0853 H8144 H0853

הָאֵזָב  
हिसोप  
וְטָבַל  
र-डुबाउनेछ  
אוֹתָם  
तिनलाई  
וְאֶת-  
र  
הַצִּפּוֹר  
चरा  
הַחַיִּים  
जीवित  
בְּרֵם  
रगतमा  
הַצִּפּוֹר  
चराको  
הַשִּׂחָה  
मारिएको  
עַל  
माथि  
הַמַּיִם  
पानी  
הַקַּיִים:  
बग्ने  
H0231 H2881 H0853 H0853 H6833 H1818 H6833 H4325

अर्को जिउँदो चरालाई पूजाहारीले लिएर, सल्लाको काठ, रातो धागो अनि हिसपसित अधिल्लो चराको रगत मिसिएको पानीमा चोबलून्।

אֶת־ (चिन्ह) H0853	וְשִׁלַּח र-छोड्नेछ H7971	וְטָהַר र-शुद्ध-घोषणा-गर्नेछ H2891	פְּעָמַיִם पटक H6471	שָׁבַע सात H7651	הַצָּרַעַת कुष्ठरोगको H6883	מִן־ बाट H2891	הַמְטָהָר शुद्धिकरण-गर्ने H2891	עָלָה माथि	וְהָיָה र-छर्कनेछ	7
--------------------------	---------------------------------	--	----------------------------	------------------------	-----------------------------------	----------------------	---------------------------------------	---------------	----------------------	---

הַשָּׂדֵה: मैदानमा	פְּנֵי मैदानतिर H6440	עָלָה माथि	הַחַיָּה जीवित	הַצָּרָה चरा H6833
-----------------------	-----------------------------	---------------	-------------------	--------------------------

अनि चर्म रोग निको पारिनु पर्ने मानिसमाथि त्यो पानी सात पल्ट छर्किउन्। त्यसपछि त्यो मानिस शुद्ध भयो भनी घोषणा गरियोस्। अनि त्यो जीवित चरालाई पूजाहारीले खुल्ला मैदानमा छाडिदिउन्।

וְטָהַר र-शुद्ध-हुनेछ H2891	בְּמַיִם पानीमा H4325	וְרָחַץ र-नुहाउनेछ H7364	שָׁעָרוֹ रौंहरू H8181	כָּל־ सबै H3605	אֶת־ (चिन्ह) H0853	וְגִלַּח र-खौनेछ H1548	בְּגָדָיו लुगाहरू H0853	אֶת־ (चिन्ह) H2891	הַמְטָהָר शुद्धिकरण-गर्नेले H2891	וְכִבֵּס र-धुनेछ H3526	8
-----------------------------------	-----------------------------	--------------------------------	-----------------------------	-----------------------	--------------------------	------------------------------	-------------------------------	--------------------------	---	------------------------------	---

וְיָחַר र-पछि H3117	יָבֹוא प्रवेश-गर्नेछ H0935	אֶל־ तिर H0413	הַמַּחֲנֶה छाउनीमा H4264	וְיָשַׁב र-बस्नेछ H3427	מִחוּץ बाहिर H2351	לְאַחֲרָיו आफ्नो-पालबाहिर H0168	שִׁבְעַת יָמִים: सात दिन H7651	יָמִים: दिन H3117
---------------------------	----------------------------------	----------------------	--------------------------------	-------------------------------	--------------------------	---------------------------------------	--------------------------------------	-------------------------

“तब मानिसले जसलाई शुद्धगाराइदै थियो, आफ्नो लुगाहरू धुनु पर्छ कपाल खौरिनु अनि नुहाउनु पर्छ अनि त्यो मानिस शुद्ध हुन्छ। तब मानिस आफ्नो पालभित्र पस्न सक्छ तर सात दिनसम्म पालभित्र पस्नु हुँदैन।

וְהָיָה र-हुनेछ H1961	בְּיוֹם दिनमा H3117	הַשְּׂבִיעִי सातौं H7637	וְגִלַּח खौनेछ H1548	אֶת־ (चिन्ह) H0853	כָּל־ सबै H3605	שָׁעָרוֹ रौंहरू H8181	אֶת־ (चिन्ह) H0853	רֹאשׁוֹ टाउको H0853	וְאֵת־ र H2206	זָקָנוֹ दाही H2206	וְאֵת र H0853	גְּבוּת भौं H1354	9
-----------------------------	---------------------------	--------------------------------	----------------------------	--------------------------	-----------------------	-----------------------------	--------------------------	---------------------------	----------------------	--------------------------	---------------------	-------------------------	---

עֵינָיו आँखाका H0853	וְאֵת־ र H0853	כָּל־ सबै H3605	שָׁעָרוֹ रौंहरू H8181	וְגִלַּח खौनेछ H1548	וְכִבֵּס र-धुनेछ H3526	אֶת־ (चिन्ह) H0853	בְּגָדָיו लुगाहरू H0853	וְרָחַץ र-नुहाउनेछ H7364	אֶת־ (चिन्ह) H0853	בְּשָׂרוֹ शरीर H1320	בְּמַיִם पानीमा H4325
----------------------------	----------------------	-----------------------	-----------------------------	----------------------------	------------------------------	--------------------------	-------------------------------	--------------------------------	--------------------------	----------------------------	-----------------------------

וְטָהַר  
र-शुद्ध-हुनेछ  
H2891

सातौं दिन उसले आफ्नो कपाल, दाही अनी आँखी रौं खौरोस् उसले सबै कपाल खौरोस्, आफ्नो लुगा धुओस् अनि ऊ शुद्ध हुन्छ।

וּבְיוֹם र-आठौं-दिनमा H3117	הַשְּׂמִינִי आठौं H8066	יָקַח लिनेछ H3947	שֶׁנֶי־ दुईवटा H8147	כִּבְשִׁים भेडा-पाठाहरू H3532	הַמִּיּוֹמִים निर्दोष H8549	וְכִבְשָׂה र-एउटा-भेडी H3535	אֶחָת एउटा H0259	בֵּת־ एक-वर्षको H1323	שְׁנַתָּה उमेरको H8141	10
-----------------------------------	-------------------------------	-------------------------	----------------------------	-------------------------------------	-----------------------------------	------------------------------------	------------------------	-----------------------------	------------------------------	----

תְּמוּמָה निर्दोष H8549	וּשְׁלֹשָׁה र-तीन H7969	עֶשְׂרִים दशांश H6241	סֵלֶת मैदा H5560	מִנְחָה अन्नबलि H4503	בְּלוּלָה मिसाइएको H8081	וְלֹג र-एक-लोग H3849	אֶחָד एउटा H0259	שָׁמֶן: तेल H8081
-------------------------------	-------------------------------	-----------------------------	------------------------	-----------------------------	--------------------------------	----------------------------	------------------------	-------------------------

“आठौं दिनको दिन त्यो चर्मरोग लागेको मानिसले भेडाको दुइवटा निष्खोट पाठो अनि एक वर्षको पाठी जसको कुनै खोट छैन र अन्नबलिको निम्ति तेलमा मुछेको डेढ पाथी मसिनो पिठो र आधा माना तेल ल्याओस्।

וְהָעֵמִיד र-खडा-गर्नेछ H5975	הַכֹּהֵן पुजारीले H3548	הַמְטָהָר शुद्धिकरण-गर्ने H2891	אֶת־ (चिन्ह) H0853	הָאִישׁ मानिस H0376	הַמְטָהָר शुद्धिकरण-गर्ने H2891	וְאֵת־ र-तिनलाई H0853	לְפָנָי परमप्रभुको-अगाडि H6440	יְהוָה परमप्रभु H3068	11
-------------------------------------	-------------------------------	---------------------------------------	--------------------------	---------------------------	---------------------------------------	-----------------------------	--------------------------------------	-----------------------------	----

פָּתַח  
ढोकामा  
H6607

אֶהָל  
भेट-हुने  
H0168

מוֹעֵד:  
पालको  
H4150

शुद्ध पार्ने पूजाहारीले भेट हुने पालको फाटकमा परमप्रभुअघि चर्म रोग भएको मानिस र उसको भेटीहरू ल्याउनु पर्छ।

12	וּלְקַח ר-ליनेछ	הַכֹּהֵן पुजारीले	אֶת- (चिन्ह)	הַכֶּבֶשׂ भेडा-पाठा	הָאֶזְרָא एउटा	וְהַקְרִיב र-चढाउनेछ	אֹתוֹ त्यसलाई	וְאֶת- र	לֶגַע एक-लोग	הַשֶּׁמֶן तेलको
	<a href="#">H3947</a>	<a href="#">H3548</a>	<a href="#">H0853</a>	<a href="#">H3532</a>	<a href="#">H0259</a>	<a href="#">H7126</a>	<a href="#">H0853</a>	<a href="#">H0853</a>	<a href="#">H3849</a>	<a href="#">H8081</a>

וְהִנִּיף र-हल्लाउनेछ	אֶתֵם तिनलाई	תְּנוּפָה हल्लाउने-भेटी	לִפְנֵי परमप्रभुको-अगाडि	יְהוָה: परमप्रभु
<a href="#">H0853</a>	<a href="#">H0853</a>	<a href="#">H8573</a>	<a href="#">H6440</a>	<a href="#">H3068</a>

तब पूजाहारीले एउटा पाठो अनि आधा माना तेल ल्याउनु पर्छ अनि परमप्रभुको निम्ति दोषबलिलाई डोलाउने बलिको रूप चढाउनु पर्छ।

13	וְשָׁחַט र-मानेछ	אֶת- (चिन्ह)	הַכֶּבֶשׂ भेडा-पाठा	בְּמִקְוֹם ठाउँमा	אֶשֶׁר जहाँ	יִשְׁחָט मानेछ	אֶת- (चिन्ह)	הַחֲטָאִת पापबलि	וְאֶת- र	הָעֹלָה होमबलि	בְּמִקְוֹם ठाउँमा	הַקָּדָשׁ पवित्रको
	<a href="#">H0853</a>	<a href="#">H3532</a>	<a href="#">H4725</a>	<a href="#">H4725</a>	<a href="#">H0853</a>	<a href="#">H4725</a>	<a href="#">H6944</a>					

כִּי किनकि	כְּחֲטָאִת पापबलिजस्तै	הָאֶשֶׁם दोषबलि	הוּא हो	לִכְהֵן पुजारीको-लागि	קָדָשׁ अत्यन्त-पवित्र	קָדְשִׁים पवित्र	הוּא: हो
<a href="#">H0817</a>	<a href="#">H1931</a>	<a href="#">H1931</a>	<a href="#">H3548</a>	<a href="#">H3548</a>	<a href="#">H6944</a>	<a href="#">H6944</a>	<a href="#">H1931</a>

उनले पापबलि र होमबलि चढाउने पवित्र स्थानमा मारु पर्छ किनभने यो दोषबलि पापबलि जस्तै हो। यो पूजाहारीको हो अत्यन्तै पवित्र हुन्छ।

14	וּלְקַח र-लिनेछ	הַכֹּהֵן पुजारीले	מִדְּבַר रगतबाट	הָאֶשֶׁם दोषबलिको	וְנָתַן र-लगाउनेछ	הַכֹּהֵן पुजारीले	עַל- माथि	תְּנוּפָה लोलीमा	אֶזְרָא कानको	הַמְטָהֵר शुद्धिकरण-गर्नेको
	<a href="#">H3947</a>	<a href="#">H3548</a>	<a href="#">H1818</a>	<a href="#">H0817</a>	<a href="#">H5414</a>	<a href="#">H3548</a>	<a href="#">H0817</a>	<a href="#">H8571</a>	<a href="#">H0241</a>	<a href="#">H2891</a>

הַיְמִנִית दाहिने	וְעַל- र-माथि	בְּהֵן बूढी-आँलामा	וְעַל- र-माथि	הַיְמִנִית दाहिने	יָדוֹ हातको	בְּהֵן बूढी-आँलामा	וְעַל- र-माथि	הַיְמִנִית: दाहिने
<a href="#">H3233</a>	<a href="#">H0931</a>	<a href="#">H0931</a>	<a href="#">H0931</a>	<a href="#">H3233</a>	<a href="#">H3027</a>	<a href="#">H0931</a>	<a href="#">H0931</a>	<a href="#">H3233</a>

“पूजाहारीले दोषबलिबाट केही रगत लिनु पर्छ र शुद्ध हुने मानिसको दाहिने कानको लोतीमा, दाहिने हातको र दाहिने खुट्टाको बूढी-आँलाहरूमा यसलाई दल्नु पर्छ।

15	וּלְקַח र-लिनेछ	הַכֹּהֵן पुजारीले	מִלֶּגַע तेलको-लोगबाट	הַשֶּׁמֶן तेलको	וַיִּצַק र-खन्याउनेछ	עַל- माथि	כָּף हत्केलामा	הַכֹּהֵן पुजारीको	הַשְּׂמָאלִית: देब्रे
	<a href="#">H3947</a>	<a href="#">H3548</a>	<a href="#">H3849</a>	<a href="#">H8081</a>	<a href="#">H3332</a>	<a href="#">H3709</a>	<a href="#">H3709</a>	<a href="#">H3548</a>	<a href="#">H8042</a>

त्यसपछि पूजाहारीले आधा माना तेल लिएर आफ्नो देब्रेहातको हत्केलामा हालून्।

16	וְטָבַל र-डुबाउनेछ	הַכֹּהֵן पुजारीले	אֶת- (चिन्ह)	אֶצְבָּעוֹ आँला	הַיְמִנִית दाहिने	מִן- बाट	הַשֶּׁמֶן तेलमा	עַל- माथि	כָּפוֹ हत्केलामा	הַשְּׂמָאלִית: देब्रे
	<a href="#">H2881</a>	<a href="#">H3548</a>	<a href="#">H0853</a>	<a href="#">H0676</a>	<a href="#">H3233</a>	<a href="#">H8081</a>	<a href="#">H8081</a>	<a href="#">H3709</a>	<a href="#">H3709</a>	<a href="#">H8042</a>

וְהִנִּיף र-छर्कनेछ	מִן- बाट	הַשֶּׁמֶן तेलमा	בְּאֶצְבָּעוֹ आँलाले	שָׂבַע सात	פְּעָמַיִם पटक	לִפְנֵי परमप्रभुको-अगाडि	יְהוָה: परमप्रभु
<a href="#">H0817</a>	<a href="#">H8081</a>	<a href="#">H8081</a>	<a href="#">H0676</a>	<a href="#">H7651</a>	<a href="#">H6471</a>	<a href="#">H6440</a>	<a href="#">H3068</a>

त्यसपछि पूजाहारीले आफ्नो देब्रे हातको हत्केलामा दाहिने हातको आँला डुबाएर परमप्रभुअघि सात पल्ट छर्किऊन्।

17	וּמִיָּתָר र-बाँकी	הַשֶּׁמֶן तेलबाट	אֶשֶׁר जो	עַל- माथि	כָּפוֹ हत्केलामा	יָתַן लगाउनेछ	הַכֹּהֵן पुजारीले	עַל- माथि	תְּנוּפָה लोलीमा	אֶזְרָא कानको	הַמְטָהֵר शुद्धिकरण-गर्नेको
	<a href="#">H8081</a>	<a href="#">H8081</a>	<a href="#">H0817</a>	<a href="#">H3709</a>	<a href="#">H3709</a>	<a href="#">H5414</a>	<a href="#">H3548</a>	<a href="#">H0817</a>	<a href="#">H8571</a>	<a href="#">H0241</a>	<a href="#">H2891</a>

הַיְמִנִית दाहिने	וְעַל- र-माथि	בְּהֵן बूढी-आँलामा	וְעַל- र-माथि	הַיְמִנִית दाहिने	יָדוֹ हातको	בְּהֵן बूढी-आँलामा	וְעַל- र-माथि	הַיְמִנִית: दाहिने
<a href="#">H3233</a>	<a href="#">H0931</a>	<a href="#">H0931</a>	<a href="#">H0931</a>	<a href="#">H3233</a>	<a href="#">H3027</a>	<a href="#">H0931</a>	<a href="#">H0931</a>	<a href="#">H3233</a>

הָאֶשֶׁם: दोषबलिको  
[H0817](#)

हत्केलामा बाँकी रहेको तेल शुद्ध हुने मानिसको दाहिने कान, उसको दाहिने हातको बूढी आँलामाथि, दाहिने खुट्टाको बूढी आँलामाथि खनाउनु पर्छ जुन ठाउँमा उसले दोषबलिको रगत छर्केको थियो।

הַמִּטְהָר	עַל־	רֶאֶשׁ	יָהוּן	הַכֹּהֵן	בָּרָה	עַל־	אֲשֶׁר	בְּשֶׁמֶן	וְהַנּוֹתָר	18
शुद्धिकरण-गर्नेको	माथि	टाउकोमा	लगाउनेछ	पुजारीको	हत्केलामा	माथि	जो	तेलमा	र-बाँकी	
<a href="#">H2891</a>			<a href="#">H5414</a>	<a href="#">H3548</a>	<a href="#">H3709</a>			<a href="#">H8081</a>	<a href="#">H3498</a>	

יְהוָה:	לְפָנָיו	הַכֹּהֵן	עָלָיו	וְכִפֵּר
परमप्रभु	परमप्रभुको-अगाडि	पुजारीले	उसको-लागि	र-प्रायश्चित्त-गर्नेछ
<a href="#">H3068</a>	<a href="#">H6440</a>	<a href="#">H3548</a>		

उसको हत्केलामा रहेको तेल त्यो शुद्ध पारिदै गरिएको मानिसको टाउकोमा लगाउनु पर्छ त्यस्तै प्रकारले पूजाहारीले उसलाई परमप्रभुअघि शुद्ध पार्नु पर्छ।

וְשָׂחָה	הַכֹּהֵן	אֶת־	תְּחַטֵּאת	וְכִפֵּר	עַל־	הַמִּטְהָר	מִשְׁמַנָּתוֹ	וְאַחַר	יִשְׁחָט	19
र-चढाउनेछ	पुजारीले	(चिन्ह)	पापबलि	र-प्रायश्चित्त-गर्नेछ	माथि	शुद्धिकरण-गर्ने	अशुद्धताबाट	र-पछि	मार्नेछ	
	<a href="#">H3548</a>	<a href="#">H0853</a>				<a href="#">H2891</a>	<a href="#">H2932</a>			

אֶת־	הַעֲלָה:
होमबलि	(चिन्ह)
	<a href="#">H0853</a>

“तब पूजाहारीले पापबलि चढाउनु पर्छ अनि मानिसलाई उसको अशुद्धताबाट शुद्ध गर्नु पर्छ अनि त्यसपछि उनले होमबलि मार्नु पर्छ।

וְהָעֲלָה	הַכֹּהֵן	אֶת־	הַעֲלָה	וְאֶת־	הַמִּנְחָה	הַמִּזְבֵּחַ	וְכִפֵּר	עָלָיו	הַכֹּהֵן	20
र-चढाउनेछ	पुजारीले	(चिन्ह)	होमबलि	र	अन्नबलि	वेदीमा	र-प्रायश्चित्त-गर्नेछ	उसको-लागि	पुजारीले	
<a href="#">H5927</a>	<a href="#">H3548</a>	<a href="#">H0853</a>		<a href="#">H0853</a>	<a href="#">H4503</a>	<a href="#">H4196</a>		<a href="#">H3548</a>		

וְטָהַר:	ס
र-शुद्ध-हुनेछ	—
	<a href="#">H2891</a>

पूजाहारीले होमबलि अनि अन्नबलि वेदीमा चढाएर त्यस मानिसलाई प्रायश्चित्त गर्नु पर्छ अनि त्यो मानिस शुद्ध हुनेछ।

וְאִם־	רָל	הָיָא	וְאִין	יָדוּ	מִשְׁנֵת	וְלֶקַח	כִּבֵּשׂ	אֶחָד	אֲשֶׁם	21
र-यदि	गरीब	त्यो	र-नछ	हातले	समर्थ	त-लिनेछ	एउटा-भेडा-पाठा	एउटा	दोषबलिको-रूपमा	
	<a href="#">H1800</a>	<a href="#">H1931</a>	<a href="#">H0369</a>	<a href="#">H3027</a>	<a href="#">H5381</a>	<a href="#">H3947</a>	<a href="#">H3532</a>	<a href="#">H0259</a>	<a href="#">H0817</a>	

לְמִנְחָה	בְּשֶׁמֶן	בְּלוֹל	אֶחָד	סֵלֶת	וְעֶשְׂרֹן	עָלָיו	לְכִפּוּר	לְהַגְנוּפָה
अन्नबलिको-लागि	तेलमा	मिसाइएको	एउटा	मैदा	र-एक-दशांश	उसको-लागि	प्रायश्चित्त-गर्न	हल्लाउने-भेटीको-लागि
<a href="#">H4503</a>	<a href="#">H8081</a>		<a href="#">H0259</a>	<a href="#">H5560</a>	<a href="#">H6241</a>			<a href="#">H8573</a>

וְלֹג:	שָׁמֶן
र-एक-लोग	तेल
	<a href="#">H8081</a>
	<a href="#">H3849</a>

“तर यदि ऊ गरीब छ अनि त्यसको व्यवस्थामा गर्नु सक्दैन भने तब उसले शुद्ध हुनका लागि एउटा भेडा दोष बलिको रूपमा ल्याउनु पर्छ अनि एपाको दश खण्डको एक खण्ड तेल मिसाइएको मिहिन पीठो अनि एक माना जैतुनको तेल अन्न बलिको रूपमा ल्याउनु पर्छ।

וְשָׂחָה	תְּרִים	אוֹ	שְׁנֵי	בְּנֵי	יֹנָה	אֲשֶׁר	תְּשִׁיב	יָדוּ	וְהָיָה	אֶחָד	חַטָּאת	22
र-दुईवटा	दुकुरहरू	वा	दुईवटा	परेवाका-छोरा	दुकुर	जुन	समर्थ	हातले	र-हुनेछ	एउटा	पापबलि	
<a href="#">H8147</a>	<a href="#">H8449</a>		<a href="#">H8147</a>		<a href="#">H3123</a>		<a href="#">H5381</a>	<a href="#">H3027</a>	<a href="#">H1961</a>	<a href="#">H0259</a>		

וְהָאֶחָד:	עֲלָה:
र-अर्को	होमबलि
	<a href="#">H0259</a>

अनि आफूले व्यवस्था गर्न सके अनुसार दुइवटा दुकुर अथवा परेवाको बच्चा, एउटा पापबलिको निम्ति र अर्को होमबलिको निम्ति ल्याओस्।

וְהָבִיא	אֶתָם	בַּיּוֹם	הַשְּׁמִינִי	לְטַהֲרָתוֹ	אֶל־	הַכֹּהֵן	אֶל־	פְּתַח	אֶת־	מוֹעֵד	23
र-ल्याउनेछ	तिनलाई	दिनमा	आठौं	शुद्धिकरणको-लागि	तिर	पुजारीको	तिर	ढोकामा	भेट-हुने	पाल	
<a href="#">H0935</a>	<a href="#">H0853</a>	<a href="#">H3117</a>	<a href="#">H8066</a>	<a href="#">H2893</a>	<a href="#">H0413</a>	<a href="#">H3548</a>	<a href="#">H0413</a>	<a href="#">H6607</a>	<a href="#">H0168</a>	<a href="#">H4150</a>	

וְהָיָה:	לְפָנָיו
परमप्रभु	परमप्रभुको-अगाडि
	<a href="#">H3068</a>
	<a href="#">H6440</a>



29 **וְהַנּוֹתָר** **מִן־הַשֶּׁמֶן** **אֲשֶׁר־עַל־כֶּף הַכֹּהֵן יָתֵן** **עַל־רֹאשׁ הַמִּזְבֵּחַ** 29  
 र-बाँकी बाट तेलमा जो माथि माथि टाउकोमा शुद्धिकरण-गर्नेको  
[H3498](#) [H8081](#) [H3709](#) [H3548](#) [H5414](#) [H2891](#)

**לְכַפֵּר** **עָלָיו** **לְפָנַי יְהוָה:**  
 प्रायश्चित्त-गर्न उसको-लागि परमप्रभुको-अगाडि परमप्रभु  
[H6440](#) [H3068](#)

पूजाहारीको हत्केलामा बाँकी रहेको तेल शुद्ध पारिनु पर्ने मानिसको शिरमा परमप्रभुअघि उसलाई शुद्ध पार्न लगाई दिऊन्।

30 **וְעָשָׂה** **אֶת־הָאֶחָד** **מִן־הַתְּרִים** **אוֹ** **מִן־בָּנֵי הַיּוֹנָה** **מֵאֲשֶׁר תִּשָּׂיג** 30  
 र-चढाउनेछ (चिन्ह) एउटा बाट ढुकुरहरू वा बाट परेवाका-छोरा ढुकुर जुनसक्छ समर्थ  
[H0853](#) [H0259](#) [H8449](#) [H3123](#) [H5381](#)

**יָדוּ:**  
 हातले  
[H3027](#)

“तब जवान ढुकुर अथवा परेवा जे हुन्छ उसले जगेडा गर्न सक्छ।

31 **אֵת** **אֲשֶׁר־תִּשָּׂיג** **יָדוּ** **אֶת־הָאֶחָד** **מִן־הַתְּרִים** **וְאֶת־הָאֶחָד** **עָלָהּ** **עַל־הַמִּזְבֵּחַ** 31  
 (चिन्ह) जुनसक्छ हातले (चिन्ह) एउटा पापबलि र अर्को होमबलि माथि अन्नबलि  
[H0853](#) [H5381](#) [H3027](#) [H0853](#) [H0259](#) [H0853](#) [H0259](#) [H4503](#)

**וְכִפֵּר** **הַכֹּהֵן** **עַל־הַמִּזְבֵּחַ** **לְפָנַי יְהוָה:**  
 र-प्रायश्चित्त-गर्नेछ पुजारीले माथि शुद्धिकरण-गर्ने परमप्रभुको-अगाडि परमप्रभु  
[H3548](#) [H2891](#) [H6440](#) [H3068](#)

एउटा पापबलिको निम्ति अनि अर्को होमबलिको निम्ति पूजाहारीले अन्नबलिसित चढाऊन्। यसरी पूजाहारीले त्यो शुद्ध पारिनु पर्ने मानिसलाई परमप्रभुकोअघि प्रायश्चित्त गराउने छन्।”

32 **זֹאת** **תּוֹרַת** **אֲשֶׁר־בוֹ** **גִּנֵּעַ** **צָרַעַת** **אֲשֶׁר־לָא** **תִּשָּׂיג** **יָדוּ** **בְּטַהֲרָתוֹ:** 32  
 यो नियम-हो जसमा रोग कुष्ठरोगको नख जसको समर्थ हातले शुद्धिकरणमा  
[H2063](#) [H8451](#) [H5061](#) [H6883](#) [H3808](#) [H5381](#) [H3027](#) [H2893](#)

एक जना मानिसहरू चर्म रोगबाट मुक्त भएपछि शुद्ध हुनको निम्ति यी नियमहरू छन्। यी नियमहरू तिनीहरूका लागि हुन जो आफूलाई शुद्ध बनाउनका लागि नियमित बलि चढाउन जगेडा गर्न सक्दैनन्।

33 **וַיְדַבֵּר** **יְהוָה** **אֶל־מֹשֶׁה** **וְאֵל־ר** **אֶהְרֹן** **לְאֹמֹר:** 33  
 र-बोल्नुभयो परमप्रभुले (चिन्ह) मोशा र हारूनलाई भन्नुभयो  
[H1696](#) [H3068](#) [H0413](#) [H4872](#) [H0413](#) [H0413](#) [H0559](#)

परमप्रभुले मोशा र हारूनलाई भन्नुभयो,

34 **כִּי** **תָבֹאוּ** **אֶל־אֶרֶץ** **כְּנָעַן** **אֲשֶׁר** **אֲנִי** **נֹתֵן** **לְכֶם** **לְאֶחָד** **וּנְתַתִּי** **גִּנֵּעַ** 34  
 जब तिम्रो प्रवेश-गर्छौ तिर कनानको देश म जून माथि दिन्छु तिमीलाई अधिकारमा र-पठाउनेछु रोग  
[H0935](#) [H0413](#) [H0776](#) [H0589](#) [H5414](#) [H0272](#) [H5414](#) [H5061](#)

**צָרַעַת** **בְּבֵית** **אֶרֶץ** **אֲחֻזְתְּכֶם:**  
 कुष्ठरोगको घरमा देश तिमी-अधिकारको  
[H6883](#) [H0776](#) [H0272](#)

“जब मैले तिमीहरूको अधिकारमा दिन लागेको कनान देशमा तिमीहरू पुग्छौ, अनि म तिमीहरूको कुनै घरमा ढुसी पठाउनेछु,

35 **וּבְאֶ** **אֲשֶׁר־לּוֹ** **הַבַּיִת** **וְהִגִּיד** **לְכֹהֵן** **לְאֹמֹר** **כִּנְיֵעַ** **נִרְאָה** **לִי** **בְּבֵית:** 35  
 र-आउनेछ जसको उसको घर भन्ने पुजारीलाई र-भन्नेछ भन्दै रोगजस्तो देखिएको-छ मलाई घरमा  
[H0935](#) [H5046](#) [H3548](#) [H0559](#) [H5061](#) [H7200](#)

तब त्यो घरको मालिक आओस् र पूजाहारीलाई भनोस्, ‘मेरो घरमा ढुसी परे जस्तै लाग्छ।’

הַנֶּנֶע	אֶת־	לְרֵאוֹת	הַכֹּהֵן	יָבֵא	בְּיָמָם	הַבַּיִת	אֶת־	וּפְנֵי	הַכֹּהֵן	וַצִּוָה	
रोग	(चिन्ह)	हेर्न	पुजारी	आउनेछ	पहिले	घर	(चिन्ह)	र-खाली-गर्नेछ	पुजारीले	र-आज्ञा-दिनेछ	
<a href="#">H5061</a>	<a href="#">H0853</a>	<a href="#">H7200</a>	<a href="#">H3548</a>	<a href="#">H0935</a>	<a href="#">H2962</a>		<a href="#">H0853</a>	<a href="#">H6437</a>	<a href="#">H3548</a>	<a href="#">H6680</a>	
הַבַּיִת:	אֶת־	לְרֵאוֹת	הַכֹּהֵן	יָבֵא	כֵּן	וְאַחֵר	בְּבַיִת	אֲשֶׁר	כָּל־	יִטְמָא	וְלֹא־
घर	(चिन्ह)	हेर्न	पुजारी	आउनेछ	त्यसपछि	र-पछि	छ	घरमा	जो	सबै	र-अशुद्ध-नहोस्
	<a href="#">H0853</a>	<a href="#">H7200</a>	<a href="#">H3548</a>	<a href="#">H0935</a>					<a href="#">H3605</a>		<a href="#">H3808</a>

“त्यसपछि पूजाहारीले घरमा आफू घर जाँच गर्नुअघि त्यस घरको प्रत्येक चीज बाहिर निकाल्ने आदेश दिऊन् कारण घरको प्रत्येक चीज नै अशुद्ध हुँदैन।

אֶת־	וְרֵאָה	אֶת־	הַנֶּנֶע	וְהֵגִי	הַנֶּנֶע	בְּבַיִת	הַבַּיִת	שְׂקֵרוֹרֹת	וַיִּקְרָא	אֶת־	אֶת־
(चिन्ह)	र-हेर्नेछ	रोग	र-हेर्नुहोस्	रोग	रोग	भित्तामा	घरको	खोपाइ-भएका	हरिया-वा	वा	राता-राता
<a href="#">H0853</a>	<a href="#">H7200</a>	<a href="#">H5061</a>	<a href="#">H2009</a>	<a href="#">H5061</a>	<a href="#">H7023</a>	<a href="#">H2962</a>	<a href="#">H3548</a>	<a href="#">H8258</a>	<a href="#">H3422</a>	<a href="#">H0125</a>	
וּמְרֵאִיָּהוּ	שָׁפֵל	מִן־	הַקִּיר:								
र-तिनको-देखावट	गहिरो	बाट	भित्ता								
<a href="#">H4758</a>	<a href="#">H8217</a>		<a href="#">H7023</a>								

त्यसपछि पूजाहारी घर जाँच गर्न आऊन् र यदि उनले घरको भित्तामा लागेको दुसीमा रातो अथवा हरियो टाटो पाए त्यो भित्तामा दुसीमा गहिरिएको बुझिनेछ र,

וַיֵּצֵא	הַכֹּהֵן	מִן־	הַבַּיִת	אֶל־	פֶּתַח	הַבַּיִת	וְהִסְגִּיר	אֶת־	הַבַּיִת	שִׁבְעַת
र-बाहिर-जानेछ	पुजारी	बाट	घर	तिर	ढोकाको	घरको	र-बन्द-गर्नेछ	(चिन्ह)	घरलाई	सात
<a href="#">H3318</a>	<a href="#">H3548</a>			<a href="#">H0413</a>	<a href="#">H6607</a>		<a href="#">H5462</a>	<a href="#">H0853</a>	<a href="#">H7651</a>	
יָמִים:										
दिन										
<a href="#">H3117</a>										

तब पूजाहारीले बाहिर निस्केर सात दिन सम्मको निम्ति घरको ढोका बन्द गरिदिऊन्।

וְשָׁב	הַכֹּהֵן	בַּיּוֹם	הַשְּׂבִיעִי	וְרֵאָה	וְהֵגִי	פְּשָׁה	הַנֶּנֶע	בְּבַיִת	הַבַּיִת:
र-फर्कनेछ	पुजारी	दिनमा	सातौं	र-हेर्नेछ	र-हेर्नुहोस्	छ-फैलिएको	रोग	भित्तामा	घरका
<a href="#">H7725</a>	<a href="#">H3548</a>	<a href="#">H3117</a>	<a href="#">H7637</a>	<a href="#">H7200</a>	<a href="#">H2009</a>	<a href="#">H6581</a>	<a href="#">H5061</a>	<a href="#">H7023</a>	

“पूजाहारीले सात दिनमा फर्केर घर निरीक्षण गर्नु पर्छ। यदि घरको भित्तामा दुसी फैलिएको पाइन्छ

וַצִּוָה	הַכֹּהֵן	וַחֲלָצוּ	אֶת־	הָאֲבָנִים	אֲשֶׁר	בָּהֵן	הַנֶּנֶע	וְהַשְּׁלִיכוּ	אֶתְהֵן	אֶל־
र-आज्ञा-दिनेछ	पुजारीले	र-निकाल्नेछ	(चिन्ह)	ढुङ्गाहरू	जुनमा	तिनमा	रोग	र-फाल्नेछ	तिनलाई	तिर
<a href="#">H6680</a>	<a href="#">H3548</a>		<a href="#">H0853</a>	<a href="#">H0068</a>			<a href="#">H5061</a>	<a href="#">H7993</a>	<a href="#">H0853</a>	<a href="#">H0413</a>
מִחוּץ	לְעִיר	אֶל־	מְקוֹם	אֲשֶׁר:						
बाहिर	शहरको	तिर	ठाउँमा	अशुद्ध						
<a href="#">H2351</a>	<a href="#">H0413</a>	<a href="#">H4725</a>	<a href="#">H2931</a>							

पूजाहारीले आदेश दिनुपर्छ, मानिसहरूले त्यस घरको भित्ताको दुसी लागेको ठाउँको ढुङ्गाहरू भत्काउन र ती ढुङ्गाहरू शहर बाहिर लगी कुनै फोहोर ठाउँमा प्याँक्नु।

וְאֶת־	הַבַּיִת	יִקְצַע	מִבַּיִת	סָבִיב	וְשָׁפְכוּ	אֶת־	הָעֶפְרָ	אֲשֶׁר	הַקִּצְוֹ	אֶל־	מִחוּץ
र	घरलाई	खुर्चनेछ	भित्र	वरिपरि	र-खन्याउनेछ	(चिन्ह)	धूलो	जो	खुर्चियो	तिर	बाहिर
<a href="#">H0853</a>				<a href="#">H5439</a>	<a href="#">H8210</a>	<a href="#">H0853</a>	<a href="#">H6083</a>	<a href="#">H7096</a>	<a href="#">H0413</a>	<a href="#">H2351</a>	
לְעִיר	אֶל־	מְקוֹם	אֲשֶׁר:								
शहरको	तिर	ठाउँमा	अशुद्ध								
<a href="#">H0413</a>	<a href="#">H4725</a>	<a href="#">H2931</a>									

त्यसपछि पूजाहारीले त्यस घरको भित्ता सबै खुर्किन लगाऊन् र मानिसहरूले खुर्केर निस्केको वस्तु सबै शहरबाहिर कही मैला ठाउँमा प्याँक्न लगाऊन् र त्यस भित्तामा नयाँ लेप लगाउन आज्ञा दिऊन्।

אֶת- (चिन्ह) H0853	וְטָח र-लेपेछ H7096	יָקַח लिनेछ H3947	אָחַר अर्को H0312	וְעָפַר र-धूलो H6083	הָאֲבָנִים ढुङ्गाहरू H0068	תָּחַת सट्टामा H8478	אֶל- तिर H0413	וְהִבִּיאוּ र-ल्याउनेछ H0935	אֶחָרוֹת अर्का H0312	אֲבָנִים ढुङ्गाहरू H0068	וְלִקְחוּ र-लिनेछ H3947	42
--------------------------	---------------------------	-------------------------	-------------------------	----------------------------	----------------------------------	----------------------------	----------------------	------------------------------------	----------------------------	--------------------------------	-------------------------------	----

הַבַּיִת:  
घरमा

तिनीहरूले फूटेका ढुङ्गाहरूलाई नयाँ ढुङ्गासित फेरु पर्छ। घरको मालिकले नयाँ लेप लगाउनु पर्छ।

אֶת- (चिन्ह) H0853	הַקְּצוֹת खुर्चेने H7096	וְאֶחָרַי र-पछि H3992	הָאֲבָנִים ढुङ्गाहरू H0068	אֶת- (चिन्ह) H0853	חָלָץ निकाल्ने H0068	אָחַר पछि H0068	בַּבַּיִת घरमा H0068	וּפְתָח र-फैलिनेछ H5061	הַנֶּנְעַל रोग H5061	וְיָשׁוּב फर्कनेछ H7725	וְאִם- र-यदि H0935	43
--------------------------	--------------------------------	-----------------------------	----------------------------------	--------------------------	----------------------------	-----------------------	----------------------------	-------------------------------	----------------------------	-------------------------------	--------------------------	----

הַטֹּחַן:  
लेपे

וְאֶחָרַי  
र-पछि

הַבַּיִת  
घरलाई

“एकपल्ट घरको भित्ताका ढुङ्गाहरू प्याँकेर खुर्केर लिउन लगाउँदा पनि यदि त्यस घरको भित्तामा फेरि ढुसी निस्कन्छ भने

בַּבַּיִת घरमा H1931	הוּא त्यो H1931	מִמְאָרְתָּ विनाशकारी H3992	צָרַעַת कुष्ठरोग H6883	בַּבַּיִת घरमा H0068	הַנֶּנְעַל रोग H5061	פָּשָׁה फैलिएको-छ H6581	וְהִנֵּה र-हेर्नुहोस् H2009	וְרָאָה र-हेर्नेछ H7200	הַכֹּהֵן पुजारी H3548	וּבָא र-आउनेछ H0935	44
----------------------------	-----------------------	-----------------------------------	------------------------------	----------------------------	----------------------------	-------------------------------	-----------------------------------	-------------------------------	-----------------------------	---------------------------	----

הוּא  
त्यो  
H1931

טָמֵא  
अशुद्ध  
H2931

त्यहाँ जाँच गर्न पूजाहारी आऊन् र यदि ढुसी त्यहाँ फैलेर घरको माल-तालहरू नष्ट पार्दैछ भने त्यो घर अशुद्ध हो।

הַבַּיִת घरको H6083	עָפַר धूलो H3605	כָּל- सबै H3605	וְאֵת र H0853	עֲצָיו काठहरू H6086	וְאֵת र H0853	אֲבָנָיו ढुङ्गाहरू H0068	אֶת- (चिन्ह) H0853	הַבַּיִת घर H0853	אֶת- (चिन्ह) H0853	וְנָתַן र-भत्काउनेछ H5422	45
---------------------------	------------------------	-----------------------	---------------------	---------------------------	---------------------	--------------------------------	--------------------------	-------------------------	--------------------------	---------------------------------	----

טָמֵא:  
अशुद्ध  
H2931

מְקוֹם  
ठाउँमा  
H4725

אֶל-  
तिर  
H0413

לְעִיר  
शहरको  
H3117

מִחוּץ  
बाहिर  
H2351

אֶל-  
तिर  
H0413

וְהוֹצִיא  
र-बाहिर-निकाल्नेछ  
H3318

त्यस घरको ढुङ्गाहरू, काठपातहरू निकालेर शहर बाहिर कुनै मैला ठाउँमा प्याँक्नुपर्छ।

הָעֶרֶב: साँझ H6153	עַד- सम्म H5704	יִטְמָא अशुद्ध-हुनेछ H5704	אֶתוֹ त्यसलाई H0853	הַסִּוֵּר बन्द-गरिएको H5462	יָמֵי दिनहरू H3117	כָּל- सबै H3605	הַבַּיִת घरमा H0853	אֶל- तिर H0413	וְהִבִּיאוּ र-प्रवेश-गर्ने H0935	46
---------------------------	-----------------------	----------------------------------	---------------------------	-----------------------------------	--------------------------	-----------------------	---------------------------	----------------------	--	----

यदि कुनै मानिस त्यस्तो निषेधित घरमा पसे त्यो साँझसम्म अशुद्ध हुनेछ।

בְּנִדְוֵי: लुगाहरू H0853	אֶת- (चिन्ह) H0853	יִכָּבֵס धुनेछ H3526	בַּבַּיִת घरमा H0853	וְהֵאֱכַל र-खाने H0398	בְּנִדְוֵי लुगाहरू H0853	אֶת- (चिन्ह) H0853	יִכָּבֵס धुनेछ H3526	בַּבַּיִת घरमा H0853	וְהִשָּׁבַב र-सुत्ने H7901	47
---------------------------------	--------------------------	----------------------------	----------------------------	------------------------------	--------------------------------	--------------------------	----------------------------	----------------------------	----------------------------------	----

यदि कुनै मानिस त्यस घरमा सुत्ने उसले आफ्नो लुगा धुनुपर्छ। यदि कसैले त्यस घरभित्र खाए पनि उसले आफ्नो लुगा धुनुपर्छ।

הַטֹּחַח लेपे H5061	אֶחָרַי पछि H5061	בַּבַּיִת घरमा H5061	הַנֶּנְעַל रोग H5061	פָּשָׁה फैलिएको H6581	לֹא- नफैलिएको H3808	וְהִנֵּה र-हेर्नुहोस् H2009	וְרָאָה र-हेर्नेछ H7200	הַכֹּהֵן पुजारी H3548	יָבֵא आउनेछ H0935	בָּא आउँदै H0935	וְאִם- र-यदि H0935	48
---------------------------	-------------------------	----------------------------	----------------------------	-----------------------------	---------------------------	-----------------------------------	-------------------------------	-----------------------------	-------------------------	------------------------	--------------------------	----

הַנֶּנְעַל:  
रोग  
H5061

נִרְפָּא  
निको-भएको-छ  
H7495

כִּי  
किनकि

הַבַּיִת  
घरलाई  
H0853

אֶת-  
(चिन्ह)  
H0853

הַכֹּהֵן  
पुजारीले  
H3548

וְטָחַר  
र-शुद्ध-घोषणा-गर्नेछ  
H2891

הַבַּיִת  
घर  
H0853

אֶת-  
(चिन्ह)  
H0853

“पूजाहारी आएर परीक्षण गर्दा त्यस घरमा लिउन लगाई सक्दा ढुसी नफैलिएको पाए, ढुसी हराइसकेको हुँदा पूजाहारीले त्यो घर शुद्ध भएको घोषणा गर्नुन किन? किनभने ढुस्सी हटेको छ।

49 וְלָקַח וְלִחְטָא אֶת-הַבַּיִת שְׁנֵי צַפְרִים וְעֵץ אֶרֶז וְשֵׁנִי תוֹלַעַת וְאַזְבִּי:  
 र-लिनेछ र-शुद्धिकरण-गर्न (चिन्ह) घरको दुईवटा चराहरू र-काठ देवदारको र-सिन्दूरे कीराको र-हिसोप  
[H3947](#) [H2398](#) [H0853](#) [H8147](#) [H6833](#) [H6086](#) [H0730](#) [H8144](#) [H0231](#)

“अनि घर शुद्ध पार्न पूजाहारीले दुईवटा चराहरू, धूपीको काठ, हिसोफ र रातो धागो लानु पर्छ।

50 וְשָׁחַט אֶת-הַצֶּפֶרְ הָאֶחָת אֶל-כְּלֵי-מַטְוֵי מַיִם חַיִּים:  
 र-मानेछ (चिन्ह) चरा एउटा माथि माटोको-भाँडामा माथि पानी बग्ने माथि  
[H0853](#) [H6833](#) [H0259](#) [H0413](#) [H3627](#) [H2789](#) [H4325](#)

ती दुई चराहरू मध्ये एउटालाई माटोको भाँडामा भएको पानीमाथि उसले मारोस्।

51 וְלָקַח אֶת-עֵץ-הָאֶרֶז וְאֶת-הַחִסּוֹף וְאֶת-הַצֶּפֶרְ הַחַיִּית וְאֶת-הַתּוֹלַעַת וְאֶת-הַחִיָּה וְאֶת-הַשָּׁבַע  
 र-लिनेछ (चिन्ह) काठ र देवदारको र हिसोप र माटोको-भाँडामा सिन्दूरे कीराको र जीवित चरा सात रगतमा तिनलाई र-डुबाउनेछ  
[H3947](#) [H0853](#) [H6086](#) [H0730](#) [H0853](#) [H0231](#) [H0853](#) [H8144](#) [H0853](#) [H0413](#) [H7651](#) [H2881](#) [H6833](#) [H1818](#) [H0853](#)

פְּעָמַיִם:  
 पटक  
[H6471](#)

अनि धूपीको काठ, हिसोफ, रातो धागो र जिउँदो चरा लिएर बग्दै गरेको पानीमाथि मारेको चराको रगतमा चोबेर उसले सात पल्ट घरमा रगत छर्किनु पर्छ।

52 וְחָטָא אֶת-הַבַּיִת בְּרֵם הַצֶּפֶרְ וּבְמַיִם וּבְחַיִּים וּבְעֵץ-הָאֶרֶז וְחָטָא אֶת-הַתּוֹלַעַת וּבְאֶזְבִּי וּבְשֵׁנִי  
 र-शुद्धिकरण-गर्नेछ (चिन्ह) घरलाई रगतमा चराको र-पानीमा र-बग्ने बग्ने र-चराले जीवित र-काठले देवदारको र-हिसोपले र-सिन्दूरे कीराको  
[H2398](#) [H0853](#) [H1818](#) [H6833](#) [H4325](#) [H6833](#) [H0853](#) [H0730](#) [H0853](#) [H0231](#) [H0853](#) [H6086](#) [H0853](#) [H8144](#) [H0231](#)

यी सबै धूपीको काठ, हिसोफ, जिउँदो चरा, रातो धागो द्वारा ऊ घर शुद्ध बनाउनेछ।

53 וְשָׁחַט אֶת-הַצֶּפֶרְ הַחַיִּית אֶל-מִחוּץ לְעִיר אֶל-פְּנֵי הַשָּׂדֶה וְכִפֹּר  
 र-छोड्नेछ (चिन्ह) चरा जीवित तिर तिर शहरको बाहिर मैदानतिर मैदानमा तिर तिर प्रायश्चित्त-गर्नेछ  
[H7971](#) [H0853](#) [H6833](#) [H0413](#) [H2351](#) [H0413](#) [H6440](#) [H2891](#)

यति गरे पछि त्यो जिउँदो चरालाई उसले मैदानमा खुला छोडिदिओस्। यसरी उसले त्यो घर शुद्ध पार्नेछ र घर पनि शुद्ध हुनेछ।”

54 וְאֵת הַתּוֹרָה וְאֵת הַלְּבָל-גָּנַע הַצָּרְעַת וְלִנְתָק:  
 नियम-हो यो सबै-प्रकारको रोग कुष्ठरोगको र-चिलाको  
[H8451](#) [H2063](#) [H3605](#) [H5061](#) [H6883](#) [H5424](#)

ती चर्म रोगको निम्ति नियमहरू,

55 וְלִצְרַעַת הַבְּגָד וְלִבַּיִת:  
 र-कुष्ठरोगको-लागि लुगाको र-घरको  
[H6883](#)

ढुस्सीको निम्ति लुगाको टुकामाथि अथवा घर भित्र।

56 וְלִשְׂאֵת וְלִסְפָּחַת וְלִבְהָרַת:  
 र-सुन्निएको र-खटिराको र-चम्किलो-दागको  
[H7613](#) [H5597](#) [H0934](#)

यो सबै प्रकारको छालाको फोका, सुनीयकोहरूको विषयमा नियमहरू छालामाथि डाब अथवा चहकिलो दाग शुद्ध पार्ने तरीका हो।

ס	הַצָּרְעָתָה:	תּוֹרַת	זֹאת	הַטְּהָרָה	וּבַיּוֹם	הַטְּמֵאָה	בַּיּוֹם	לְהוֹרִיטָהּ	57
—	कुष्ठरोगको	नियम-हो	यो	शुद्धको	र-दिनमा	अशुद्धको	दिनमा	सिकाउन	
	<a href="#">H6883</a>	<a href="#">H8451</a>	<a href="#">H2063</a>	<a href="#">H2889</a>	<a href="#">H3117</a>	<a href="#">H2931</a>	<a href="#">H3117</a>		

चर्मरोग र दुस्सीको निम्ति विधी यो नै हो। यी नियमहरूले सिकाउँछ जब चीजहरू शुद्ध हुन्छ, अनि जब चीजहरू अशुद्ध हुन्छ, यी धेरै प्रकारका बीमारहरूको नियमहरू हुन्।